



दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नगर कार्यपालिकाको कार्यालय

दिक्तेल, खोटाङ
प्रदेश नं. १, नेपाल

०३६-४२०२०४

प.सं.: २०७५।०७६

च.नं.:

शिलबन्दी दरभाउपत्र आह्वानको सूचना

प्रथम पटक प्रकाशित मिति: २०७५/१०/०३

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट नेपाल सरकारबाट तोकिएका औषधि तथा औषधिजन्य सामग्रीहरू दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका अन्तर्गत विभिन्न स्वास्थ्य संस्थाहरूमा निशुल्क रूपमा वितरण गर्न इलेक्ट्रोनिक बिडिङ (e-bidding, Sealed Quotation) माध्यमबाट मात्र खरिद गर्नु पर्ने भएकोले नेपाल सरकारबाट इजाजतपत्र प्राप्त इच्छुक औषधी व्यवसायी, औषधि सप्लायर्सहरूबाट निम्न शर्तको अधीनमा रही रीतपूर्वकको शिलबन्दी दरभाउपत्र आह्वान गरिएको छ।

- १) खरीद कार्य इलेक्ट्रोनिक बिडिङ (e-bidding, Sealed Quotation) को माध्यमबाट मात्र गरीने भएकोले शिलबन्दी दरभाउपत्र फाराम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट रु .१,०००/- (फिर्ता नहुने गरी (संचित कोष खाता नं 2060304018107 . मा बुझाएको सक्कलै भौचरको स्क्यान कपि पेश गरी फर्म नवीकरण भएको इजाजतपत्र, आयकर दर्ता प्रमाणपत्र, मू.अ.क .दर्ता प्रमाणपत्र, औषधि व्यवस्था विभागबाट जारी भएको औषधि व्यवसायी प्रमाणपत्र, फर्म/संस्था वा कम्पनी दर्ताको प्रमाणपत्र र आ.ब .२०७४/७५ को कर चुक्ताको प्रमाण पत्रको प्रमाणित प्रतिलिपि संलग्न गरी सप्लायर्स आफै वा आधिकारीक प्रतिनिधि मार्फत मिति २०७५/१०/१७ गते कार्यालय समय सम्म सार्वजनिक खरीद अनुगमन कार्यालयको वेब साइट www.bolpatra.gov.np/egp मार्फत खरिद गर्न सकिनेछ।
- २) शिलबन्दी दरभाउपत्र मिति २०७५/१०/१८ गते दिनको १२:०० बजे भित्र e-Submission गरिसक्नुपर्नेछ। e-Submitted शिलबन्दी दरभाउपत्रहरू मिति २०७५/१०/१८ गते दिनको २:०० बजे यस कार्यालयमा दरभाउपत्रदाता वा निजको प्रतिनिधिहरूको रोहवरमा खोलिनेछ। बोलपत्र खोल्ने समयमा दरभाउपत्रदाता वा निजको प्रतिनिधि उपस्थित नभएमा पनि दरभाउपत्र खोल्न बाधा पर्नेछैन। एक पटक पेश भएको e-Submitted वा शिलबन्दी दरभाउपत्र फिर्ता वा संशोधन गर्न सकिने छैन।
- ३) यस ठेक्का बमोजिम सप्लायर्स हुने औषधी तथा सामग्रीहरू यस कार्यालयबाट स्वीकृत स्पेशिफिकेसन, WHO/ GMP Certified वा नेपाल सरकारबाट मान्यता प्राप्त कम्पनिबाट उत्पादन भएको हुनु पर्नेछ।
- ४) शिलबन्दी दरभाउपत्रसाथ जमानत बापतको रकम राष्ट्रिय वाणिज्य बैंक, दिक्तेल स्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, खोटाङको नाममा रहेको धरौटी खाता नं 2060303003002 .मा जम्मा गरेको सक्कलै बैंक भौचरको स्क्यान कपि वा बैंक जमानत) विड वण्ड (पेश गर्नुपर्नेछ।
- ५) सप्लायर्स/ आपूर्तिकर्ताले आफ्नो इजाजत पत्रमा नेपाल सरकारको तोकिएको निकायबाट माग गरीएका औषधि तथा औषधि जन्य सामग्रीहरूको सप्लायर्स गर्ने इजाजत उल्लेख भएको हुनुपर्नेछ।
- ६) शिलबन्दी दरभाउपत्रदाताले दरभापत्र बमोजिमको सामग्रीहरू दिक्तेल रुपाकोट मझुवागढी नगर कार्यपालिकाको कार्यालय, दिक्तेलले तोकेको स्थान सम्म पुऱ्याउनु पर्नेछ। उक्त स्थान सम्मको ढुवानी भाडा दरभाउपत्रदाता आफैले व्यहोर्नु पर्नेछ।
- ७) सूचनामा उल्लेख भएका कुराहरू सुचना अनुसार, नभएकाको हकमा दरभाउपत्र संबन्धी कागजात, सार्वजनिक खरिद ऐन, २०६३)संसोधन सहित(, सार्वजनिक खरिद नियमावली, २०६४) संसोधन सहित(तथा प्रचलित ऐन, नियम बमोजिम हुनेछ।
- ८) अन्य विस्तृत विवरण Bid Document को Bid Data Sheet मा उल्लेख गरिएको छ। सो सम्बन्धमा आवश्यक पर्ने प्रमाणहरू पेश गर्ने जिम्मेवारी दरभाउपत्रपत्र दाताको हुनेछ।



दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नगर कार्यपालिकाको कार्यालय

दिक्तेल, खोटाङ
प्रदेश नं. १, नेपाल

☎ ०३६-४२०२०४

प.सं.: २०७५।०७६

च.नं.:

- ९) खरिद गरिने औषधी तथा औषधीजन्य सामान हरूको म्याद कार्यालयमा दाखिला हुने मिति सम्ममा कम्तिमा पनि १८ महिनाको भएको हुनुपर्ने छ।
- १०) शिलबन्दी दरभाउपत्रको अन्य कागजातमा) भाषागत समेत (त्रुटी भएमा वा विषय वा प्रसंगले अन्य अर्थ लागेमा कार्यालयले कुनै बेला सच्याउन बाधा पर्ने छैन। कार्यालयको हितलाई ध्यानमा राखी सबै बोलपत्र, पुरै वा आंशिक रूपमा स्वीकार/स्विकृत गर्ने वा अस्वीकार/अस्विकृत गर्ने वा सूचना नै रद्द गर्ने लगायतका सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहेकोछ।
- ११) प्रत्येक आपूर्ति गर्ने औषधि) प्रत्येक स्ट्रीप र भिन्नि तथा बाहिरी खोलमा (तथा औषधि वा अस्पतालजन्य मालसामानहरूमा प्रस्टसंग देखिनेगरी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, खोटाङद्वारा निशुल्क वितरीत छापिएको वा उल्लिखित व्यहोरा लेखिएको नभेटिने छाप लागेको हुनुपर्नेछ।
- १२) बोलपत्र सम्बन्धी थप जानकारीका लागि कार्यालय समयमा यस कार्यालयको स्वास्थ्य शाखा, कार्यालयको सुचना पाटी वा वेबसाईट www.rupakotmajhuwagadhimun.gov.np, सार्वजनिक खरीद अनुगमन कार्यालयको वेब साईट www.bolpatra.gov.np/egp मा सम्पर्क गर्न/हेर्न सकिनेछ।

शिलबन्दी दरभाउपत्रको बिबरण

ठे.नं.	विवरण	लगत इष्टिमेट रकम (Medical Devices को मात्र मु.अ.कर बाहेक)	जमानत धरौटी राखुपर्ने रकम	शिलबन्दी दरभाउ पत्र फाराम खरिद दस्तुर
02/DRM/075-76	निशुल्क स्वास्थ्य सेवाको लागि औषधि तथा औषधिजन्य सामग्रीहरू खरीद	रु. २०,०६,४०५/३०	रु .६०,०००/-	रु.१०००/-

दिक्तेल रुपाकोट मझुवागढी नगर कार्यपालिकाको कार्यालय